

PSA 1	
English	COVID-19 vaccines are FREE for everyone. But make sure and ask if there are any other costs with getting vaccinated. No one can be denied a free vaccine if they are unable to pay an administration fee. Once vaccines are widely available, anyone can get vaccinated regardless of immigration status. Protect yourself. Protect your community. Get vaccinated.
Translation	COVID-19 खोपहरू सबैका लागि निःशुल्क छन् । तर खोप लगाउँदा अन्य कुनै पनि प्रकारको खर्च लाग्छ कि लाग्दैन भनेर सुनिश्चित गर्नुहोस् र सोध्नुहोस् । यदि कसैले प्रशासनिक शुल्क भुक्तानी गर्न सक्दैनन् भने उनलाई निःशुल्क खोपबाट वञ्चित गराउन सकिन्न । खोपहरू व्यापक रूपमा उपलब्ध भइसकेपश्चात् आप्रवासनको स्थिति जेजस्तो भएता पनि जोकोहीले पनि खोप लगाउन सक्छन् । आफूलाई सुरक्षित राख्नुहोस् । आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस् । खोप लगाउनुहोस् ।
PSA 2	
English	The COVID-19 vaccine protects you from getting COVID-19. If you still get COVID after you get vaccinated, the vaccine protects you from getting seriously ill. Even if you had COVID-19, you should still get vaccinated. Protect yourself. Protect your community. Get vaccinated.
Translation	COVID-19 खोपले तपाईंलाई COVID-19 लाग्नबाट जोगाउँछ । यदि खोप लगाइसकेपछि पनि तपाईंलाई COVID लागिहाल्यो भने खोपले तपाईंलाई गम्भीर रूपमा बिरामी हुनबाट जोगाउँछ । तपाईंलाई पहिले COVID-19 लागेको थियो भने पनि तपाईंले खोप लगाउनुपर्छ । आफूलाई सुरक्षित राख्नुहोस् । आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस् । खोप लगाउनुहोस् ।

PSA 3	
English	COVID-19 vaccines are safe and effective. The vaccine CANNOT give you COVID-19. No other vaccine has been tested as much for its safety in U.S. history. The vaccine has been proven safe for thousands of people, including those of different races, ethnicities and ages. No other vaccine has been tested as much for its safety in U.S. history and millions of people have been safely vaccinated. Protect yourself. Protect your community. Get vaccinated.
Translation	COVID-19 खोपहरू सुरक्षित र प्रभावकारी छन् । खोपले तपाईंलाई आफैँ COVID-19 लगाउन सक्दैन । अमेरिकी इतिहासमा अन्य कुनै पनि खोपलाई सुरक्षाका लागि यति धेरै परीक्षण गरिएको छैन । खोप विभिन्न जाति, जातीयता तथा उमेरहरूका लगायत हजारौं मानिसहरूमा सुरक्षित रहेको छ भन्ने प्रमाणित गरिएको छ । अमेरिकी इतिहासमा अन्य कुनै पनि खोपलाई सुरक्षाका लागि यति धेरै परीक्षण गरिएको छैन र करोडौं मानिसहरूलाई सुरक्षित रूपमा खोप लगाइएको छ । आफूलाई सुरक्षित राख्नुहोस् । आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस् । खोप लगाउनुहोस् ।

PSA 4	
English	COVID-19 vaccines are safe and effective. Side effects are normal and mean the vaccine is teaching your body how to fight the virus. You CANNOT get COVID-19 from the vaccine. Protect yourself. Protect your community. Get vaccinated.
Translation	COVID-19 खोपहरू सुरक्षित र प्रभावकारी छन् । साइड इफेक्टहरू हुनु सामान्य नै हुन्छ र तिनीहरूको अर्थ खोपले तपाईंको शरीरलाई भाइरससँग कसरी लड्ने भनेर सिकाउँछ । तपाईंलाई खोपबाट COVID-19 लाग्न सक्दैन । आफूलाई सुरक्षित राख्नुहोस् । आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस् । खोप लगाउनुहोस् ।

PSA 5	
English	The COVID-19 vaccine is halal. The COVID-19 vaccine does not contain any animal products. The COVID-19 vaccine does not change your DNA. The vaccine has been proven safe for thousands of people, including those of different races, ethnicities and ages. Protect yourself. Protect your community. Get vaccinated.
Translation	COVID-19 खोप हलाल हुन्छ । COVID-19 खोपमा जनावरको कुनै पनि उत्पादन हालिएको हुँदैन । COVID-19 खोपले तपाईंको डिएनएलाई परिवर्तन गर्दैन । खोप विभिन्न जाति, जातीयता तथा उमेरहरूका लगायत हजारौं मानिसहरूमा सुरक्षित रहेको छ भन्ने प्रमाणित गरिएको छ । आफूलाई सुरक्षित राख्नुहोस् । आफ्नो समुदायलाई सुरक्षित राख्नुहोस् । खोप लगाउनुहोस् ।

PSA 5	
English	Stay safe after being vaccinated from COVID-19. Right now, experts don't know how long the vaccine will protect you. Even after getting the vaccine, continue to wear a mask, practice social distancing, wash your hands often, and disinfect high-touch areas frequently.
Translation	COVID-19 को खोप लगाइसकेपछि सुरक्षित रहनुहोस् । अहिले, विज्ञहरूलाई खोपले तपाईंलाई कति समयसम्म सुरक्षित राख्नेछ भन्ने कुरा थाहा छैन । खोप लगाइसकेपछि पनि मास्क लगाउन, सामाजिक दूरी कायम राख्न, आफ्ना हातहरूलाई बारम्बार धुन र धेरै छोड्ने क्षेत्रहरूलाई बारम्बार निर्मलीकरण गर्न जारी राख्नुहोस् ।